

प्रस्तावः मिति २०७९/०२/१० गते मंगलबार, १२१ औं कार्यपालिका बैठक

१. धन्यवाद ज्ञापन सम्बन्धमा ।
२. आगामी आ.व २०७९/०८०को बजेट निर्माणका लागि कार्यदल गठन सम्बन्धमा ।
३. विषयगत समिति गठन सम्बन्धमा ।
 - सार्वजनिक सेवा तथा क्षमता विकास समिति
 - आर्थिक विकास समिति
 - सामाजिक विकास समिति
 - पूर्वाधार विकास समिति
 - वातावरण तथा विपद व्यवस्थापन समिति
 - विधेयक समिति
४. योजना अनुगमन, जाँच पास तथा फरफारक समिति गठन सम्बन्धमा ।
५. ठेक्का म्याद थप सम्बन्धमा ।

(खिरिटिया लखुवार खैरागनार कप्तान चोकहुँदै डाँगी गाउँसम्मको सडक पिच)
६. रकमान्तर सम्बन्धमा । (वडा कार्यालय भवन निर्माणको अपुग रकम भुक्तानी)
७. नदीजन्य पदार्थ उत्खनन सम्बन्धमा ।
८. राहत उपलब्ध गराउने सम्बन्धमा ।

निर्णय नं. १

देश संघीय संरचनामा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन २०७९ मा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गरी यस घोराही उपमहानगरपालिकाको नेतृत्व गर्ने अवसर प्रदान गर्नुहुने आदरणीय सम्पूर्ण मतदाताज्यूहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र सौहार्द रूपमा सम्पन्न गर्न गराउनमा योगदान पुर्याउनु हुने सम्पूर्ण नगरवासी, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय, अन्य राष्ट्र सेवक कर्मचारी, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, बुद्धिजिवी, उद्योगी व्यवसायी, सञ्चारकर्मी, पर्यवेक्षक, राजनीतिक दलका नेता कार्यकर्ता लगायत पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित भई आफ्नो भूमिका सफलता पूर्वक निर्वाह गर्नुभएका निवर्तमान पदाधिकारी/जनप्रतिनिधिज्यूहरू समेत सबैलाई विशेष धन्यवाद व्यक्त गर्ने ।

निर्णय नं. २

आगामी आ.व. २०७९/०८०को नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम निर्माणका लागि सहयोग पुर्याउन पूर्वाधार तथा भूमि व्यवस्थापन महाशाखा प्रमुखज्यूको संयोजकत्वमा तपसिल बमोजिमको सदस्य रहने गरी एक कार्यदल गठन गर्ने ।

तपसिल:

१. पूर्वाधार तथा भूमि व्यवस्थापन महाशाखा प्रमुख	संयोजक
२. वित्तीय व्यवस्थापन महाशाखा प्रमुख	सदस्य
३. आन्तरिक व्यवस्थापन शाखा प्रमुख	सदस्य
४. बजेट तथा राजस्व व्यवस्थापन शाखा प्रमुख	सदस्य
५. सूचना प्रविधि अधिकृत	सदस्य
६. कम्प्युटर अपरेटर	सदस्य
७. सूचना तथा सञ्चार प्रविधि शाखा प्रमुख	सदस्य सचिव

निर्णय नं. ३

घोराही उपमहानगरपालिकाको कार्यपालिकाको कार्यसम्पादनलाई व्यवस्थित गर्न कार्यपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ बमोजिमको विषयगत समिति गठन गरी देहाय बमोजिमका संयोजक तोक्ने ।

१. सार्जजनिक सेवा तथा सुशासन समिति	भरतमणी अर्याल
२. आर्थिक विकास समिति	खोपिराम चौधरी
३. सामाजिक विकास समिति	राममणी पाण्डेय
४. पूर्वाधार विकास समिति	कुल बहादुर लामिछाने
५. वातावरण तथा विपद व्यवस्थापन समिति	भान सिंह बुढा
६. विधेयक समिति	चैतु कुमार चौधरी

समितिका सदस्यहरूको चयन सम्बन्धी निर्णय अर्को कार्यपालिका बैठकबाट गर्ने ।

निर्णय नं. ४

घोराही उपमहानगरपालिको योजना तथा कार्यक्रम सञ्चालन, कार्यान्वयन र फरफारक कार्यविधि २०७४ दफा ७ अनुसार नगर उपप्रमुखज्यूको संयोजकत्वमा योजना अनुगमन, जाँच पास तथा फरफारक समिति गठन गर्ने ।

क) नगर उपप्रमुख	-संयोजक
ख) कार्यपालिका सदस्य १ जना	- सदस्य
ग) पूर्वाधार विकास महाशाखाका इन्जिनियर सूर्य बहादुर रावत	- सदस्य
घ) सम्बन्धीत वडाका वडाध्यक्ष	- सदस्य
ङ) योजना तथा अनुगमन शाखा प्रमुख	- सदस्य
च) पूर्वाधार विकास तथा भूमि व्यवस्थापन महाशाखा प्रमुख	- सदस्य सचिव

निर्णय नं. ५

ठेक्का नं. NCB/WORKS/GSMC/13/077/078 अन्तर्गत खिरिटिया, लखुवार खैरागनार कप्तान चोक हुँदै डाँगीगाउँसम्म सडक पिच गर्न २०७८।१२।३०मा सम्पन्न गर्ने गरी पहिलो पटक म्याद थप गरी उर्जा कृशभ निर्माण सेवा जे.भी. र यस कार्यालय विच सम्झौता भई कार्य प्रारम्भ भएकोमा विविध कारणले निर्धारित मितिमा काम सम्पन्न नहुने देखिएको हुँदा पुनः दोस्रो पटक मिति २०७९।०३।२० गतेसम्म सक्ने गरी म्याद थपका लागि यस कार्यालयमा निवेदन दिनुभएकोले सार्वजनिक खरिद नियमावली २०६४ नियम १२० को उपनियम २ को (ग) (एघारौँ संशोधन) बमोजिम उक्त योजनाको कार्यालयलाई थप आर्थिक भार नपर्ने गरी मिति २०७९।०३।२० गतेसम्म सम्पन्न म्याद थप गर्ने ।

निर्णय नं. ६

घोराही उपमहानगरपालिकाको नवौँ नगर सभाबाट चालु आ.व. २०७८/०७९को लागि बजेट सि.नं. २५८ बजेट शीर्षक ३१११२ मा ३,९,११,१३ नं. वडा कार्यालयहरूको भवन निर्माणका लागि विनियोजन भएको रकम रु. २ करोड मध्येबाट व्ययभार हुने गरी ठेक्का सम्झौता भई कार्य प्रारम्भ भएकोमा हाल वडा कार्यालय भवन निर्माण चालु आ.व. मै सम्पन्न हुने देखिएकोले विनियोजित रकमबाट भुक्तानी दिन रकम अपुग हुने हुँदा अपुग रकम रु. १,५८,८६,०००।- (एक करोड अन्ठाउन्न लाख छयासी हजार) यस उपमहानगरपालिकाको बजेट (सि.नं.३८९) शीर्षक जग्गा खरिद बाट रकम रकमान्तर गरी भुक्तानी दिने ।

निर्णय नं ७

स्थानीय तह निर्वाचन २०७९ लाई मध्य नजर गरी यस घोराही उपमहानगरपालिका क्षेत्रभित्रका खोला नालाबाट नदीजन्य पदार्थहरू उत्खननमा रोक लगाइएकोमा हाल निर्वाचन सम्पन्न भईसकेको अवस्था रहेको हुँदा विकास निर्माण कार्यमा प्रयोग हुने नदीजन्य पदार्थ अत्यावश्यक भएको हुँदा नदीजन्य पदार्थ उत्खननको अनुमतीका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने ।

निर्णय नं. ८

८.१ घोराही उपमहानगरपालिका १७ नं. वडा कार्यालयको च.नं. ४९३६, मिति २०७९।०२।१० को सिफारिस पत्रको आधारमा यस उपमहानगरपालिका वडा नं. १७ बस्ने भक्त बहादुर घर्तीमगरको छोरा अन्स घर्तीमगरको मिति २०७९।०२।०७ गते कटही आरोग्य टोल स्थित कृतिम जलासय(ड्याम)मा डुबेर मृत्यु भएको हुँदा मृतकको परिवारलाई घोराही उपमहानगरपालिकाको नगर स्तरीय स्थानीय विपद व्यवस्थापन कोषबाट खर्च हुने गरी रु. २५०००।- (पच्चीस हजार) राहत स्वरूप उपलब्ध गराउने ।

८.२ घोराही उपमहानगरपालिका १७ नं. वडा कार्यालयको च.नं. ४९२४, मिति २०७९।०२।०९ को सिफारिस पत्रको आधारमा यस उपमहानगरपालिका वडा नं. १७ बस्ने खिम बहादुर घर्तीमगरको बहिनी विवा घर्तीमगरको मिति २०७९।०१।२९ गते वडा नं. १७ स्थित ओखरा ढिकपुर सिमानामा रहेको कृतिम जलासय(ड्याम)मा डुबेर मृत्यु भएको हुँदा मृतकको परिवारलाई घोराही उपमहानगरपालिकाको नगर स्तरीय स्थानीय विपद व्यवस्थापन कोषबाट खर्च हुने गरी रु. २५०००।- (पच्चीस हजार) राहत स्वरूप उपलब्ध गराउने ।